



FORWARD

फरवार्ड माइक्रोफाइनेन्स लघुवित्त वित्तीय संस्था लिमिटेड
Microfinance Laghubitta Bittiya Sanstha Ltd.

नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त संस्था - (राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको)

Duhabi, Sunsari

Phone: 025-540018; Fax: 025-541483; E-mail: info@forwardmfbank.com.np

Unaudited Financial Results (Quarterly)

As at 2nd Quarter (29/09/2077) of the Fiscal Year 2077/2078

(Rs. in '000)

S.N.	Particulars	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Quarter Ending
1	Total Capital & Liabilities (1.1 to 1.7)	16,996,950	14,730,663	12,780,802
1.1	Paid-up Capital	500,415	500,415	500,415
1.2	Reserves and Surplus	1,102,840	1,013,701	872,801
1.3	Debenture and Bond			
1.4	Borrowings	8,772,279	6,985,743	5,743,955
1.5	Deposits (a+b)	6,189,342	5,897,681	5,180,797
	a. Domestic Currency	6,189,342	5,897,681	5,180,797
1.6	Income Tax Liabilities	-	38,326	217,527
1.7	Other Liabilities	432,073	294,796	265,307
2	Total Assets (2.1 to 2.7)	16,996,950	14,730,663	12,780,802
2.1	Cash & Bank Balance	1,057,922	517,706	347,220
2.2	Money at call and short Notice	1,008,811	745,794	1,206,442
2.3	Investments	646,180	510,000	2,000
2.4	Loans & Advances (a+b+c+d+e+f)	14,067,921	12,749,291	10,846,040
0	f. Others	14,067,921	12,749,291	10,846,040
2.5	Fixed Assets	96,800	96,134	99,453
2.6	Non Banking Assets			
2.7	Other Assets	119,316	111,738	279,647
3	Profit and Loss Account			
3.1	Interest income	1,110,067	535,216	932,025
3.2	Interest Expense	508,503	245,092	483,722
A	Net Interest Income (3.1-3.2)	601,564	290,124	448,303
3.3	Fees Commission and Discount	-	-	-
3.4	Other Operating Income	211,006	87,074	124,329
B	Total Operating Income (A+3.3+3.4+3.5)	812,570	377,198	572,632
3.6	Staff Expenses	163,715	91,465	158,802
3.7	Other Operating Expenses	38,813	21,875	38,710
C	Operating profit Before Provision (B-3.6-3.7)	610,042	263,858	375,120
3.8	Provision for Possible Loss	256,446	123,330	59,373
D	Operating profit (C-3.8)	353,596	140,528	315,747
3.9	Non Operating Income/Expenses (Net)			
3.10	Write Back of Provision for Possible Loss	-	-	97
E	Profit From Regular Activities (D+3.9+3.10)	353,596	140,528	315,845
3.11	Extraordinary Income/Expenses (Net)			
F	Profit Before Bonus and Taxes (E+3.11)	353,596	140,528	315,845
3.12	Provision For Staff Bonus	32,145	12,775	28,713
3.13	Provision For Tax	96,435	38,326	86,139
G	Net Profit/Loss (F-3.12 -3.13)	225,015	89,427	200,992
4	Ratios			
4.1	Capital Fund to RWA	10.97%	11.40%	12.01%
4.2	Non Performing Loan (NPL) to Total Loan	4.96%	2.71%	0.77%
4.3	Total Loan Loss Provision to total NPL	53.66%	115.65%	246.36%
4.4	Cost of Funds	7.86%	8.52%	10.06%
4.5	CD Ratio (Calculated as per NRB Directives)	237.31%	223.17%	213.41%

Note: 1. The figures are regrouped and rearranged wherever necessary.

2. Figures may change subject to instructions if any from statutory/regulatory authorities.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अनुसूची १४ (नियम २६ को उपनियम (१) संग सम्बन्धित)

आ.व. २०७७/७८ को दोस्रो त्रैमासिक प्रतिवेदन

१. वित्तीय विवरण:

क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धि विवरण : यस वित्तीय संस्थाको दोस्रो त्रैमासिक नाफा-नोक्सान तथा बासलात सम्बन्धि विवरण यसै साथ प्रकाशित गरिएको छ ।

ख) प्रमुख वित्तीय अनुपातहरु :

प्रति शेयर आम्दानी (वार्षिक)	प्रति शेयर नेटवर्थ	प्रति शेयर कुल सम्पत्तीको मूल्य	तरलता अनुपात	मुल्य आम्दानी अनुपात
८९.९३	३२०.३८	३,३९६.५७	१८.१३%	२५.७४

२. व्यवस्थापकिय विश्लेषण :

क) त्रैमासिक अवधिमा संस्थाको मौज्जात, आम्दानी र तरलतामा कुनै परिवर्तत भएको भए सोको प्रमुख कारण सम्बन्धि विवरण: त्रैमासिक अवधिको यस संस्थाको मौज्जात, आम्दानी र तरलतामा गत त्रैमासभन्दा वृद्धि भएको छ । साथै कर्जाको व्याजदरमा ३ प्रतिशत कम गरिएको कारण यस त्रैमासको आम्दानी कममात्र वृद्धि हुन सकेको छ भने अपेक्षा अनुरूप कर्जा लगानी हुन नसक्दा तरलता बढी रहन गएको छ ।

ख) आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण : यस संस्थाले ३९ वटा जिल्लामा १४१ वटा शाखाहरु मार्फत २ लाख ६० हजार ग्राहक सदस्यहरु माफ्न आफ्नो गुणस्तरिय सेवा प्रदान गर्दै आइरहेको छ । थप नयाँ क्षेत्रमा समेत नविनतम प्रविधिको प्रयोग गरी शाखा खोलेर विश्वासनिय र दिगो सेवा प्रदान गर्न समय सापेक्ष सेवा तथा सुविधाहरुमा परिस्कृत गर्दै वित्तीय तथा गैह्र वित्तीय सेवा तथा सुविधा उपलब्ध गराउने कुरामा व्यवस्थापन प्रतिबद्ध छ ।

ग) विगतको अनुभवबाट, संगठित संस्थाको मौज्जात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदि भएमा सो सम्बन्धि विश्लेषणात्मक विवरण : विगतको अनुभवका आधारमा ग्राहकहरुमा दिईने सेवा सुविधामा सुधारका कारणले वित्तीय संस्थालाई असर पर्न सक्ने कुराहरुको आकलन गरी कुशल कार्य नीति तथा व्यवस्थापन, ग्राहक संरक्षण नीति तथा कोषको व्यवस्था गरेको हुनाले आउदा दिनमा पनि तात्त्विक रुपमा नकारात्मक असर पार्न सक्ने घटना वा अवस्था आउन नदिन आवश्यक नीति, नियमको तर्जुमा गरी अधि बढ्ने नीति लिएको छ ।

३. कानूनी कारवाही सम्बन्धि विवरण :

समिक्षा अवधिमा संस्था वा संस्थापक वा संचालकले कसैको विरुद्धमा मुद्दा दायर गरेको छैन ।

४. वित्तीय संस्थाको शेयर कारोबार तथा प्रगती विश्लेषण :

(क) धितोपत्र बजारमा भएको यस वित्तीय संस्थाको शेयरको कारोबारमा हुने उतार चढाव खुल्ला बजारको सिद्धान्त अनुरूप हुने गरेको छ ।

(ख) त्रैमासिक अवधिको शेयरको अधिकतम, न्युनतम, अन्तिम मुल्य, कारोबार भएको दिन र कारोबार संख्या नेपाल स्टक एक्सचेन्ज लि.को वेबसाईटको आधारमा समीक्षा अवधिमा देहाय अनुसार रहेको छ ।

अधिकतम मूल्य	न्युनतम मुल्य	अन्तिम मूल्य	कारोबार दिन	कारोबार संख्या
२,४५५	१,५१६	२,३१५	५८	८,६३९

५. समस्या तथा चुनौती :

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) को प्रभावको कारण पछिल्लो समयमा नियमित वित्तीय कारोबार हुन नसक्दा कर्जा लगानी, असुलीमा परेको असर तथा व्याज दरमा १५ प्रतिशतको सिमाले गर्दा आम्दानी र अन्य गतिविधिहरुमा प्रत्यक्ष असर परेको भएता पनि परिस्थिति अनुसार चल्ने गरी कार्यक्रम सञ्चालन गर्ने प्रयास भई रहनेछ । त्यसै गरी कोरोना भाइरस (COVID-19) को असर चाँडै सकिएर जान्छ भन्ने मान्यताका साथ तयार गरिएका छोट्टा अवधिका योजनालाई कोरोना प्रभावको असर अभै लामो समयसम्म जाने भएका कारण थप समयसम्म लैजानु पर्ने भएको कारणले देशमा परेको अस्थिर आर्थिक अवस्था, प्राकृतिक प्रकोप, मुल्य बृद्धि, लाई वित्तीय संस्थाको प्रमुख समस्या तथा चुनौतिको रुपमा रहेको छ । वित्तीय संस्थामा रहेको जनशक्तिको उचित व्यवस्थापन तथा समयानुकुल व्यवसायिक रणनीति अपनाई प्रदान गर्ने सेवामा प्रभावकारी रुपमा विविधीकरण गर्दै मितव्ययिताका साथ कारोबार गरिनेछ ।

६. संस्थागत सुशासन :

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थागत सुशासन अभिवृद्धिका लागि संस्थाको व्यवस्थापन आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थित गर्ने, आन्तरिक लेखापरीक्षण प्रभावकारी बनाउने, कारोबारलाई चुस्त, छिटो छरितो बनाउन विभिन्न समिति र उपसमितिरु कृयासिल रही कार्य गरी रहेको छ भने कारोबारमा आकर्षित हुने ऐन कानून तथा नियमनकारी निकायबाट जारी भएका निर्देशनहरु पालना गरिएको छ ।

७. सत्य तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :

यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु की मैले जाने बुझे सम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य तथ्य र पूर्ण छन् । लगानीकर्ताहरुलाई सूचित निर्णय लिन